



बीमा सचेतना

९

बीमामा भ्रम तथा वास्तविकता



MYTH
(भ्रम)



बीमा नाफा कमाउने
माध्यम हो।



REALITY
(वास्तविकता)

बीमा नाफा कमाउने माध्यम होइन । यो बीमा गर्न योग्य व्यक्ति वा सम्पत्तिको पर्न सक्ने अप्रत्याशित जोखिमको रक्षा कवच हो । क्षति भएमा क्षतिपूर्ति दिने साधनका रूपमा बीमाले जोखिम विविधिकरण मार्फत व्यक्ति तथा सम्पत्तिको सुरक्षा गर्छ। उदाहरणको रूपमा यदि बीमितको मृत्यु भयो भने परिवारलाई आर्थिक क्षतिपूर्ति दिन्छ जसले परिवारलाई नाफा नभई क्षतिबाट उठ्न प्रेरित गर्छ। अर्को उदाहरणले हेर्दा यदि आगलागी लगायतका दुर्घटनामा सम्पत्तिको क्षति भएमा बीमा कम्पनीले क्षतिपूर्ति दिन्छ।

#INSURANCE_MythVsReality
#INSURANCE_PROMOTION
#बीमा_प्रवर्द्धन



नेपाल बीमा प्राधिकरण
NEPAL INSURANCE AUTHORITY



Lalitpur-10, Kupondole, Nepal



+977-1-5421079, 5428604, 5438743
1660-01-56789 (Toll Free Number)



info@nia.gov.np, ir@nia.gov.np,
ujuri@nia.gov.np,
gunaso@nia.gov.np,
itsupport@nia.gov.np





बीमा सचेतना

२

बीमामा भ्रम तथा वास्तविकता



MYTH
(भ्रम)

सबै व्यक्ति र
सम्पत्तिको बीमा गर्न
सकिन्छ।



REALITY
(वास्तविकता)

कानूनतः बीमा गर्न योग्य व्यक्ति तथा सम्पत्तिको मात्र बीमा गर्न सकिन्छ। अर्को तर्फ बीमा गर्नका लागि बीमित र प्रस्तावकबीच 'बीमायोग्य हित' हुनु अनिवार्य छ। उदाहरणको रूपमा कुनै व्यक्तिले अर्काको छोराछोरी वा अर्काको सम्पत्तिको बीमा गर्न सक्दैन किनभने अर्काको सम्पत्तिको क्षतिबाट उक्त व्यक्तिलाई प्रत्यक्ष हानी वा नोक्सानी हुदैन र उक्त सम्पत्ति वा जीवनसँग निजको सम्बन्ध हुदैन।

#INSURANCE_MythVsReality
#INSURANCE_PROMOTION
#बीमा_प्रवर्द्धन



नेपाल बीमा प्राधिकरण
NEPAL INSURANCE AUTHORITY



Lalitpur-10, Kupondole, Nepal



+977-1-5421079, 5428604, 5438743
1660-01-56789 (Toll Free Number)



info@nia.gov.np, ir@nia.gov.np,
ujuri@nia.gov.np,
gunaso@nia.gov.np,
itsupport@nia.gov.np





बीमा सचेतना

बीमामा भ्रम तथा वास्तविकता



MYTH
(भ्रम)

सम्पत्तिको धेरै बीमा
कम्पनीमा बीमा गरी
बीमा दाबी लिएर बढी
पैसा पाउन सकिन्छ।



REALITY
(वास्तविकता)

यो सम्भव छैन। बीमाबाट सम्पत्तिमा भएको वास्तविक नोक्सानी बराबरको रकम मात्र दाबीको रूपमा प्राप्त हुन्छ। यदि एक भन्दा बढी कम्पनीमा निर्जीवन बीमा गरेको भए दाबी भुक्तानी सबै बीमकहरूले आ-आफ्नो अनुपातमा मिलेर भुक्तानी गर्दछन। यसरी कूल दाबी रकम क्षति भएको रकमभन्दा बढी हुन सक्दैन, त्यसैले बढी बीमा कम्पनीमा बीमा दाबी गरेर बढी रकम पाउन सकिदैन।

#INSURANCE_MythVsReality
#INSURANCE_PROMOTION
#बीमा_प्रवर्द्धन



नेपाल बीमा प्राधिकरण
NEPAL INSURANCE AUTHORITY



Lalitpur-10, Kupondole, Nepal



+977-1-5421079, 5428604, 5438743
1660-01-56789 (Toll Free Number)



info@nia.gov.np, ir@nia.gov.np,
ujuri@nia.gov.np,
gunaso@nia.gov.np,
itsupport@nia.gov.np





बीमा सचेतना

४

बीमामा भ्रम तथा वास्तविकता



MYTH
(भ्रम)



सम्पत्तिको बीमा गर्नु भनेको
पैसा खेर फाल्नु हो।



REALITY
(वास्तविकता)

बीमा गर्नु पैसा खेर फाल्नु नभई सम्पत्तिमा जुनसुकै बेला पनि कुनै न कुनै जोखिम आउने हुनाले उक्त सम्पत्तिमा भएको जोखिमको रक्षावरण गर्नु हो। यसरी बीमाले मानिसलाई हरेक महिना वा वर्ष अनिवार्य रूपमा बीमाशुल्क बीमकलाई भुक्तानी गर्न प्रोत्साहित गर्छ, जसले वित्तीय अनुशासन कायम गर्न मद्दत गर्छ। दुर्घटना, आगलागी, चोरी, प्राकृतिक प्रकोप जस्ता घटनाहरू अप्रत्याशित हुन्छन्। यी घटनाले सम्पत्तिमा ठूलो आर्थिक क्षति पुऱ्याउँछन्। बीमा भनेको त्यस्ता क्षतिबाट बच्नको लागि गरिएको सुरक्षा कवच हो।

उदाहरणको रूपमा, केहि अप्रत्याशित कारणले रमेशको घरमा आगलागी भयो। घर पुनःनिर्माण गर्न करिब ५० लाख रुपैयाँ लाग्ने अवस्था आयो। यदि रमेशले घरको बीमा गरेका थिए भने बीमा कम्पनीले दिएको क्षतिपूर्तिले रमेशलाई आफ्नो घर पुनःनिर्माण गर्न सजिलो हुन्थ्यो। तर यदि उनले बीमा नगरेको भए, आफ्नो जीवनभरको बचत गुमाउनु पर्ने वा ऋण लिनु पर्ने वा घरवार विहिन हुनुपर्ने अवस्था आउन सक्थ्यो। यसरी, बीमा गर्नु भनेको पैसा खेर फाल्नु नभई जोखिमबाट बच्ने उपाय हो।

#INSURANCE_MythVsReality
#INSURANCE_PROMOTION
#बीमा_प्रवर्द्धन



नेपाल बीमा प्राधिकरण
NEPAL INSURANCE AUTHORITY



Lalitpur-10, Kupon-dole, Nepal



+977-1-5421079, 5428604, 5438743
1660-01-56789 (Toll Free Number)



info@nia.gov.np, ir@nia.gov.np,
ujuri@nia.gov.np,
gunaso@nia.gov.np,
itsupport@nia.gov.np

